



(सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको)



स्वतः प्रकाशन

(Proactive Disclosure)

(२०८१ बैशाख १ देखि २०८१ असार मसान्त सम्म)



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गा

२०८१ असार



प्रमुख जिल्ला अधिकारीको भनाई



नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५मा सबै सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचनाहरू अद्यावधिक गरी राख्नुपर्ने र प्रत्येक ३/३ महिनामा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले जिल्ला भित्रका सबै सरकारी कार्यालयबाट प्रवाह गरिने सेवाहरूलाई जनमैत्री एवम् प्रभावकारी बनाउने उद्देश्यले सुशासन कार्ययोजना, २०७७ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । यो कार्ययोजना अन्तर्गत सबै सरकारी कार्यालयले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नियमित रूपमा स्वतः प्रकाशन गर्ने व्यवस्था समेत मिलाईएको छ । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट २०८१ बैशाख १ गते देखि २०८१ असारमसान्तसम्म सम्पादन भएका कार्यलाई अद्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) प्रस्तुत गरिएको छ । यसले जिल्ला प्रशासन कार्यालयबाट चौथो त्रैमासिक अवधिमा सम्पादन गरेका कार्य र सो सम्बन्धी सूचनामा आम नागरिक तथा सरोकारवालाको पहुँचपुर्याउन सहयोग गर्ने अपेक्षा गरेको छु ।

सबै जनतालाई सरल र सहज रूपमा पारदर्शी ढंगबाट राज्यबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउने र सो बारेमा सरोकारवालालाई सुसूचित गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गासदैव प्रतिबद्ध छ ।

अन्त्यमा, आगामी दिनमा यस कार्यालयबाट प्रवाह हुने सेवालाई अझ नवीन, रचनात्मक तथा गुणस्तरीय बनाउने दिशामा सम्बन्धित सत्रैबाट पृष्ठपोषण प्राप्त गर्ने अपेक्षा गरेको छु । यस प्रकाशनमा संलग्न सबै कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।

असार ३१, २०८१

डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी

डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी



विषय सूची

सि.नं.	शीर्षक	पेज नं.
१.	जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति.....	१
२.	जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार.....	१
३.	जिल्ला प्रशासन कार्यालयको स्वीकृत दरवन्दी र शाखागत विवरण	३
४.	जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा रहेका शाखा र जिम्मेवार अधिकारी	३
५.	जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा/कार्यविवरण	४
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	५
७.	निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	६
८.	सम्पादन गरेको मुख्य मुख्य कामको विवरण.....	७
९.	जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित ऐन कानूनहरू.....	११
१०.	आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अघावधिक विवरण.....	१२
११.	अन्य विवरणहरू.....	१३

डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति:

सङ्घीय सरकारको प्रतिनिधिको रूपमा जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्लाको शान्ति सुव्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने साथै जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ। जिल्लामा विकास निर्माण सम्बन्धी कार्यको लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा अर्धन्यायिक निकायको रूपमा रही न्याय निरूपण, आर्थिक अनियमितता एवम् भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूति गर्न जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले यस जिल्लामा शान्ति सुरक्षाको व्यवस्थापन, आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह, विकासका गतिविधिमा समन्वय तथा सुशासन लगायतका विषयमा कार्य गर्ने गरी जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०८० र सेवा प्रवाह सुधार कार्यान्वयन योजना, २०८० जारी गरी सार्वजनिक सेवा प्रवाहलाई व्यावसायिक तथा जनमैत्री बनाउँदै आएको छ।

२. जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाको काम, कर्तव्य र अधिकार:

- क) जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने,
- ख) स्थानीय प्रशासन सञ्चालन,
- ग) नेपाली नागरिकता प्रमाणपत्र/गैर आवासिय नेपाली नागरिकता/नाबालक परिचयपत्र वितरण,
- घ) राष्ट्रिय परिचयपत्र विवरण दर्ता,
- ङ) राहदानी इनरोलमेन्ट तथा वितरण,
- च) आदिवासी जनजाती, दलित, अपाङ्गताको सिफारिस,
- छ) हातहतियार ईजाजत तथा नवीकरण,
- ज) संस्था दर्ता तथा नवीकरण,
- झ) विपद् व्यवस्थापन,
- ञ) अख्तियार दुरुपयोगको प्रारम्भिक अनुसन्धान,
- ट) सुशासन/सार्वजनिक सेवा प्रवाह,

(३)

डा. नारायण ढकाल
 प्रमुख जिल्ला अधिकारी



- क) सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन,
- ख) लागू औषध नियन्त्रण तथा अवैध घरेलु मदिरा नियन्त्रण,
- ग) सरकारी कार्यालयहरूको अनुगमन तथा निरीक्षण,
- घ) बाल कल्याण तथा बाल अधिकार संरक्षण,
- ङ) भ्रष्टाचार नियन्त्रण,
- च) विस्फोटकपदार्थ सिफारिस र नियमन,
- छ) विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन,
- ज) कल्याण धन र बेवारिसे धनको व्यवस्थापन,
- झ) चिष्टा, जुवा आदिको नियन्त्रण,
- ञ) सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक-पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,
- ट) जिल्ला स्तरमा सार्वजनिक उत्सवसञ्चालनका क्रममा सुरक्षा व्यवस्थापन,
- ठ) मुआब्जा निर्धारण तथा वितरण,
- ड) पुरस्कार तथा सजाय सम्बन्धी सिफारिस,
- ढ) जिल्लाभित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत,
- ण) जिल्ला स्थित कारागारको अनुगमन, नियमन र नियन्त्रण,
- त) स्थानीय तहसँगको समन्वयमा जिल्लाभित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन,
- थ) द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण,
- द) जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग,
- ध) राष्ट्रिय अनुसन्धानसँग समन्वय, सूचना सङ्कलन र विश्लेषण,
- न) विकास निर्माण कार्यमा सहयोग, समन्वय तथा अनुगमन,
- न) कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारबाही र किनारा,
- प) सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने,
- फ) निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन,
- ब) नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित अन्य कार्यहरू।


डा. नारायण ठकुर
प्रमुख जिल्ला अधिकारी

३. जिल्ला प्रशासन कार्यालयको स्वीकृत दरबन्दी विवरण तथा शाखागत कार्यविवरण:

सि.नं.	पद	दरबन्दी संख्या	पदपुर्ति	कैफियत
१.	प्रमुख जिल्ला अधिकारी(रा.प.प्रथम)	१	१	
२.	सहायक प्रमुख जिल्ला अधिकारी(रा.प.द्वितीय)	१	१	
३.	प्रशासकीय अधिकृत (रा.प.तृतीय)	२	२	
४.	नायव सुब्बा	५	४	
५.	लेखापाल	१	१	
६.	कम्प्युटर अपरेटर	२	२	
७.	खरिदार	३	१	
८.	हलुका सवारी चालक	१	१	
९.	कार्यालय सहयोगी	६	५	
जम्मा		२२	१८	

४. जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गामा रहेका शाखा र जिम्मेवार अधिकारी :

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क न.
१	प्रशासन, समन्वय तथा गुनासो व्यवस्थापन	प्र.अ. अनुप पौडेल	९८५२८४४४०९
२	नागरिकता/राहदानीसेवा प्रवाह	प्र.अ. सन्तोष भट्टराई	९८६४०३६७२३
३.	स्थानीय प्रशासन, मुद्रा तथा शान्ति सुरक्षा शाखा	ना.सु. दिप कुमार घिमिरे	९८६२८१०९६२
४.	राहदानीशाखा	क.अ. भुवन कुमार श्रेष्ठ	९८४२९७०६२५
५.	नागरिकता तथा प्रतिलिपी शाखा	ना.सु. रुद्र बहादुर बोगटी ना.सु. दिनेश लिम्बु क.अ. चन्द्र प्रकाश कर्ण	९८४२८५८१२० ९८१७०२६७०९ ९८४०२६७७८९
५.	जिन्सी दर्ता तथा अभिलेख व्यवस्थापन र मुद्रा शाखा	खरिदार दिनेश पौडेल	९८४१८२९०१०
६.	आर्थिक प्रशासन शाखा	लेखापाल मातृका बास्तोला	९८५२८३२१९९
७.	राष्ट्रिय परिचय पत्र वितरण दर्ता स्टेशन	दर्ता अपरेटर बोधकुमारी मगर	९८४२९२६६४६

(२) / ५०

डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी

५. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा/कार्यविवरण:

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा,आवश्यक कागजात तथा प्रक्रिया सहितको विवरण जिल्ला प्रशासन कार्यालयको वेवसाईट <https://daookhaldhunga.moha.gov.np/service/302> मा राखिएको छ ।

क) स्थानीय प्रशासनसम्बन्धीसेवा:

- नाम, ठेगाना,थर वा उमेर आदि प्रमाणित ।
- नावालकको उमेर प्रमाणित ।
- पेन्सन र रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, आदिवासी जनजाति,अपाङ्गता प्रमाणित ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि वजार अनुगमन तथा नियमन ।
- सरकारी/सार्वजनिक सम्पत्ति संरक्षण ।

ख) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमानेपाली नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नाम, थर, जन्म मिति संशोधन ।

ग) राहदानी सम्बन्धी सेवा:

- विद्युतीय राहदानीका लागि अनलाईन इनरोलमेन्ट ।
- विद्युतीय राहदानी वितरण ।

घ) मुद्दा तथा उजुरी/गुनासो सुनुवाईसम्बन्धी सेवा:

- मुलुकी अपराध संहिता, २०७४ तथा अन्य विषयगत कानून अनुसार प्राप्त अधिकार बमोजिम मुद्दा शुरु कार्वाही र किनारा गर्ने ।
- गुनासो वा ठाडो उजुरी ।

(२५) - १३५

डा.नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी



ड) हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण।
- विस्फोटक पदार्थ प्रयोगको अनुमति र नवीकरण।

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता।
- संस्था नवीकरण।
- संस्थाको विधान संशोधन।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति।

छ) विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठकसञ्चालन तथा व्यवस्थापन।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण।
- विपद् क्षति विवरण संकलन।
- विपद् पीडित भएकाहरुलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना।

ज) अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

- अख्तियार दुरुपयोग सम्बन्धी उजुरी एवम् निवेदनहरु उपर प्रारम्भिक छानबिन।

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१.	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
२.	नागरिकताको प्रतिलिपि वितरण	रु. १३/- को टिकट	प्रक्रिया पुगेकै दिन	
३.	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
४.	गैर आवासीय नेपाली नागरिकता	रु. १३/- को टिकट	प्रक्रिया पुगेकै दिन	
५.	विद्युतीय राहदानी अनलाईन इन्डोलमेन्ट	रु. २,५००/- नाबालक(५ वर्ष) रु.५,०००/- साधारण	प्रक्रिया पुगेकै दिन	
६.	द्रुत सेवा अभिलेख प्रमाणित	-	प्रक्रिया पुगेकै दिन	
७.	राहदानी वितरण	-	तुरन्त	
८.	गुनासो वा ठाडो उजुरी	१०/- को टिकट	यथाशीघ्र	
९.	नाम,थर उमेर आदि प्रमाणित	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
१०.	नाबालकको उमेर प्रमाणित	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
११.	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
१२.	संस्था दर्ता	रु. १,०००/-	प्रक्रिया पुगेकै दिन	
१३.	संस्था नवीकरण	रु. ५००/-	प्रक्रिया पुगेकै दिन	
१४.	संस्थाको विधान संशोधन	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
१५.	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
१६.	दलित, आदिवासी/जनजाती सिफारिस	-	प्रक्रिया पुगेकै दिन	
१७.	पत्रपत्रिका दर्ता	दैनिक १,०००/- साप्ताहिक ५००/- पाक्षिक ३००/- मासिक २००/-	प्रक्रिया पुगेकै दिन	
१८.	छापाखाना दर्ता	१,०००/-	प्रक्रिया पुगेकै दिन	
१९.	हातहतियार दर्ता/नविकरण र नामसारी	हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम हातहतियारको प्रकार अनुसार	प्रक्रिया पुगेकै दिन	
२०.	नाम,थर जन्म मिति संशोधन	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
२१.	नाता प्रमाणित	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	
२२.	सार्वजनिक अपराध सम्बन्धी मुद्दा		कानून बमोजिम	
२३.	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	१०/- को टिकट	यथाशीघ्र	
२४.	अन्य मुद्दा	१०/- को टिकट	यथाशीघ्र	
२५.	विष्फोटक पदार्थ ईजाजत पत्र	१०/- को टिकट	यथाशीघ्र	
२६.	विष्फोटक पदार्थ ईजाजत पत्र नविकरण	१०/- को टिकट	प्रक्रिया पुगेकै दिन	

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवम् सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम।

ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी।
- प्रशासकीय अधिकृत(प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम)

(३)

डा.नारायण ढकाल
 प्रमुख जिल्ला अधिकारी



- ग) निर्णय उपर उजुरी सुन्ने अधिकारी: प्रचलित कानून बमोजिम।
घ) कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

कार्यालय प्रमुख:

नाम : डा. नारायण ढकाल
पद : प्रमुख जिल्ला अधिकारी
सम्पर्क नं. : ९८५२८७७७७७


सूचना अधिकारी :


नाम : अनुप पौडेल
पद : प्रशासकीय अधिकृत
सम्पर्क नं. : ९८५२८४४४०१
ईमेल : daookhaldhunga@gmail.com

द. सम्पादन गरेको मुख्यकामको विवरण (२०८०।८१ को चौथो त्रैमासिक अवधि र कुल जम्मा)

क. सेवाप्रवाह सम्बन्धी विवरण :

क्र.सं.	कार्यसँग सम्बन्धित फाँट/शाखा	कार्यहरूको विवरण	पहिलो त्रैमासिक सम्म	दोस्रो त्रैमासिक सम्म	तेस्रो त्रैमासिक सम्म	चौथो त्रैमासिक अवधिको				कुल जम्मा
						बैशाख	जेष्ठ	असार	जम्मा	
१.	नागरिकता तथा प्रतिलिपी शाखा	नागरिकता वितरण नयाँ	७१०	१६२१	९११	३७१	७९२	३१७	१४८०	४७२२
२.		नागरिकताको प्रतिलिपी वितरण	५७१	८५२	७३५	२५८	२४०	१६४	६६२	२८२०
३.		वैवाहिक अर्गीकृत नागरिकता		२	०	०	०	१	१	३
४.		कर्मचारी परिवारको नाताले नागरिकता	१	१	१	०	०	०	०	३
५.		नाबालक परिचयपत्र वितरण	२०	३२	२९	११	९	२	२२	१०३
६.		पुरानो नागरिकता ईन्ट्रि	८०	७८	३९	१०	२३	३०	६३	२६०
७.		गैर आवासीय नेपाली नागरिकता	-	१	१	१	०	०	१	३
८.		नागरिकता परित्याग	-	१	१	१	०	०	१	३
९.		नागरिक एप सम्बन्धी नागरिकताको विवरण अद्यावधिक	९४	२४५	८५९	६०	९३७	१७५९	२७५६	३९५४
१०.	राहदानी तथा जिन्सी शाखा	विद्युतीय राहदानी अनलाईन इन्ट्रोलमेन्ट	८१४	१०६०	७५६	२१४	२२४	१६८	६०६	३२३६
११.		राहदानी वितरण	८३५	१०३१	८४९	१२५	२४२	१७३	५४०	३२५५



डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी



१२.	राष्ट्रिय परिचयपत्र	राष्ट्रिय परिचय पत्र विवरण दर्ता	१३५४	२०७४	१३२३	५४३	८७९	६५९	२०८१	६८३२
१३.	दर्ता स्टेशन	राष्ट्रिय परिचय पत्र वितरण	२९६	४६९	३७६	१४९	१४२	८५	३७६	१५१७
१४.		बजार अनुगमन	६	५	१	२	१	१	४	१६
१५.		कार्यालय अनुगमन	१	३	२	०	२	१	३	९
१६.		संघ/संस्था अनुगमन	६	५	३	०	२	२	४	१८
१७.		संघ/संस्था दर्ता	३	१	६	२	८	१	११	२१
१८.		संघ/संस्था नवीकरण	३९	३६	२५	३	७	४	१४	११४
१९.		अन्तर जिल्ला सुरक्षा समन्वय बैठक	-	२	१	०	१	०	१	४
२०.		जिल्ला सुरक्षा समितिको बैठक	९	७	८	४	३	४	११	३५
२१.		कार्यालय प्रमुख बैठक	३	४	४	१	१	१	३	१४
२२.		कर्मचारी बैठक	३	३	४	१	१	१	३	१३
२३.		जिल्ला विपद् व्यवस्थापन समितिको बैठक	१	२	१	१	०	०	१	५
२४.		सर्वदलीय सर्वपक्षीय बैठक	१	१	१	१	०	०	१	४
२५.		विकास आयोजना तथा मुआवजा/ क्षतिपूर्ति निर्धारण बैठक		०	०	०	१	०	१	१
२६.		सवारी पास	८९	९९	९७	४६	९५	४०	१८१	४६६
२७.		सि.सि.टि.भी. जडान अनुमति		०	१	१	०	०	१	२
२८.		ड्रोन क्यामरा उडान अनुमति	१	१	१	०	०	०	०	३
२९.		दलित, आदिवासी/जनजाती तथा अन्य सिफारिस	१०५	११०	१२६	२७	५९	५१	१३७	४७८
३०.		राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूको उद्धार	११	१४	११	२	५	४	११	४७
३१.		कारागारमा रहेका कैदी बन्दीहरूको संख्या	८१	८७	९२	९२	९२	९२	२७६	५३६
३२.		कोभिड-१९ परीक्षण		०	०	०	०	०	०	०
३३.		कोभिड-१९ विरुद्धको खोप लगाएका संख्या	५९०३	०	०	०	०	०	०	५९०३
३४.	मुद्दा तथा हात	अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता	३	७	४	०	२	१	३	१७

(Handwritten signature)

डा. नारायण ढकाल
प्रमुख जिल्ला अधिकारी



३५.		अभद्र व्यवहार सम्बन्धी मुद्दा फछ्यौट	२	४	८	१	०	२	३	१७
३६.		सवारी क्षतिपूर्ति सम्बन्धी मुद्दा दर्ता	०	०	०	०	२	०	२	२
३७.		सवारी क्षतिपूर्ति सम्बन्धी मुद्दा फछ्यौट	०	०	०	०	०	०	०	०
३८.		अनियमितता तथा अख्तियारमा परेको उजुरी दर्ता	०	२	२	१	१	१	३	७
३९.		अनियमितता तथा अख्तियारमा परेको उजुरी फछ्यौट	०	१	१	०	१	०	१	३
४०.		विस्फोटक पदार्थको प्रयोगको इजाजत दर्ता	०	०	१	१	०	०	१	२
४१.		विस्फोटक पदार्थको प्रयोगको इजाजत नविकरण	०	०	४	०	०	२	२	६
४२.		हातहतियार इजाजत दर्ता	०	०	०	०	०	०	०	०
४३.		हातहतियार इजाजत नविकरण	०	०	०	०	०	०	०	०
४४.	आर्थिक प्रशासन	राजस्व संकलन (रु. हजारमा)	४५६.३	६१०२.४	३६०४.२	१०९३.८	१२५७.९	८४५.७	३१९७.२	१७४६६.८
४५.	शाखा	विपद राहत वितरण (रु. हजारमा)	१०५	७५	४१०	५४५	२१५	४४५	१२०५	१७९५

ख. शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी कार्यहरू

अ) आपराधिक गतिविधिहरूको वार्षिक अवस्था विश्लेषण :

आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिमा यस जिल्लामा भएका आपराधिक गतिविधिहरूको विवरण निम्नानुसार रहेको छ। जिल्लामा आगामी दिनहरूमा आपराधिक गतिविधिहरू न्यूनीकरणका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यक्रमहरू नियमित रूपमा संचालन समेत गरिनेछ।

सि. नं.	अपराधको प्रकृति	संख्या	कैफियत
१.	कर्तव्य ज्यान	०	
२.	ज्यान मार्ने उद्योग	०	
३.	सवारी ज्यान	२	
४.	भवितव्य ज्यान	१२	
५.	आत्महत्या	६	
६.	यौनजन्य हिंसा (जबर्जस्ती करणी)	५	
७.	विवाहसम्बन्धी	०	
८.	चोरी	०	

सि. नं.	अपराधको प्रकृति	संख्या	कैफियत
९.	अभद्र व्यवहार	७	
१०.	आत्माहत्या दुरुत्साहन	०	
११.	कुटपिट अंगभंग	०	
१२.	अन्य	३	
	जम्मा	३५	

आ) जिल्ला सुरक्षा समितिको बैठक सञ्चालन

यस अवधिसम्ममा ११(एघार)पटक जिल्ला सुरक्षा समितिको बैठक, १ (एक) पटक अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बसी शान्ति सुरक्षा र अपराध नियन्त्रणका विविध विषयहरूमा छलफल गरी निर्णय भएअनुसार कार्यान्वयन हुँदै आएको छ ।

इ) सुरक्षा निकायहरूको निरीक्षण

प्रहरी चौकीहरूबाटहुने शान्ति सुरक्षा र अपराध नियन्त्रणका कार्यहरूलाई प्रभावकारी बनाउन, ती कार्यालयमा रहेका समस्याहरूको बारेमा जानकारी लिई समस्या समाधानका निम्ति पहल गर्दै तहाँबाट हुने सेवाप्रवाहलाई जनमैत्री र विध्वसनीय बनाउनु निरीक्षणको मुख्य उद्देश्य हो। यस त्रैमासिकमा प्रमुख जिल्ला अधिकारीबाट जिल्ला प्रहरी कार्यालय,मानेभन्ज्याङ गाउँपालिका स्थित हर्कपुर प्रहरी चौकी र चिशंखुगढी गाउँपालिका स्थित खानीभन्ज्याङ प्रहरी चौकीको निरीक्षण भयो।

ग. विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू


विपद् व्यवस्थापन समितिको बैठक नियमित रूपमा बस्नुका साथै विपद् व्यवस्थापनका लागि जिल्लास्थित सबै सुरक्षा निकाय तथा सबै स्थानीय तहसँग नियमित समन्वयमा कार्य भैरहेको छ । यस त्रैमासिक सम्ममा विपद् प्रभावितहरूलाई १७,९५,०००/- (सत्रलाख पन्चानब्बे हजार)राहत वितरण गरिएको छ ।

घ. सुशासन सम्बन्धी कार्यहरू

अ) २४ सै घण्टा गुनासो सुन्नHotline सञ्चालन

यस जिल्लाको समग्र सार्वजनिक सेवा प्रवाह,उपभोक्ता हित संरक्षण,विकास निर्माण लगायत समग्र सुशासनसँग सम्बन्धित कार्यहरूका सम्बन्धमा कुनै गुनासो भएमा तत्काल सम्बोधन गर्ने गरी २४ सै घण्टा सूचारु हुने गरी हटलाईन सेवालार्इ निरन्तरता दिईएको छ । (हटलाईन नं. ०३७-५२०७३३)

आ) कार्यालय अनुगमन



डा. नारायण ढकाल
 प्रमुख जिल्ला अधिकारी



जिल्लास्थित विभिन्नकार्यालयको अनुगमन गरी सेवा प्रवाहको अवस्था, सेवा प्रवाहका क्रममा रहेका समस्याहरू, उक्त समस्या समाधानका निम्ति कार्यालयबाट भएका पहलहरू, भौतिक संरचना, कर्मचारी व्यवस्थापन, सेवा प्रवाह लगायतका पक्षहरूका सम्बन्धमा निरीक्षण गरी सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको छ ।

इ) लागू औषध नियन्त्रण

जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालासँग मिति २०८१/०१/१० गतेका दिन समन्वय बैठक बसी लागू औषधको प्रयोगबाट व्यक्तिगत स्वास्थ्य, परिवार र समाजमा पर्ने नकरात्मक प्रभावहरूको सम्बन्धमा विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम र विद्यार्थीका अभिभावकहरूसँग सो सम्बन्धमा छलफल संचालन गर्न जिल्लास्थित विद्यालयका प्रधानाध्यापकहरूलाई समेत अनुरोध गरियो ।

ड. सूचनाको हक कार्यान्वयन सम्बन्धी कार्यहरू :

अ) कार्यालयको वेबसाईट तथा फेसबुक पेज नियमित अद्यावधिक

कार्यालयका समग्र गतिविधि तथा दस्तावेजहरू तत्कालै कार्यालयको वेबसाईट तथा फेसबुक पेजमा राखी नियमित अद्यावधिक गर्ने गरिएको छ। माथि उल्लेख भएअनुसारका सबै दस्तावेजहरू यस कार्यालयको वेबसाईटमा उपलब्ध छ ।


च. अन्य गतिविधि

प्रमुख जिल्ला अधिकारी मार्फत यस अवधिमा भएका अन्य प्रमुख कार्यहरू निम्न रहेका छन्:-

- जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीहरूको निरीक्षण ।
- जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमन निरीक्षण ।
- निर्माणाधिन सडक, पुल, भवन तथा अन्य आयोजनाहरूको अनुगमन/निरीक्षण ।
- समय समयमा वर्षाको कारण जिर्ण भई सवारी साधन अवरुद्ध भएका सडकहरू तथा पहिरोले अवरुद्ध सडकहरूको अनुगमन/निरीक्षण गरी तत्काल सडक मर्मत र पहिरो पन्छाई सवारी सूचारू गराउन समन्वय तथा निर्देशन गरिएको ।

९. सम्बन्धित ऐन कानूनहरू :

जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित ऐन, कानूनहरूको सूचि नेपाल सरकार, गृह मन्त्रालयको वेबसाईट <https://moha.gov.np/page/act-regulation> उपलब्ध छ ।


डा. नारायण डकाल
प्रमुख जिल्ला अधिकारी

१०. आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

क. आम्दानीको विवरण असार मसान्तसम्म

सि.नं.	आम्दानीको स्रोत(राजस्व)	रकम	कैफियत
१	सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय	१०३६८०	
२	परीक्षा शुल्क	९२००	
३	राहदानी शुल्क	१७०४३७००	
४	कम्पनी रजिष्ट्रेशन शुल्क	२२८३००	
५	हात हतियार ईजाजतपत्र नविकरण	१०२५	
६	प्रशासनिक दण्ड जरिवाना र जफत	१६५९२०	
७	अन्य प्रशासनिक सेवा शुल्क	२३९९०	
	जम्मा	३६६२३१०	

ख. धरौटीको विवरण

सि.नं.	शिर्षक	रकम	कैफियत
१	सार्वजनिक अपराध	१९०००	जम्मा
२	सार्वजनिक अपराध	२०००	फिर्ता

ग. खर्चको विवरण

सि.नं.	शिर्षक	रकम	कैफियत
१	चालु खर्च	५१२३४६०.७८	
२	पूजीगत खर्च	०	
३	कार्यसञ्चालन कोष (विविध)	१४७७२२५.०१	
	जम्मा	६६००६८५.७९	



डा. नारायण ढकाल
 प्रमुख जिल्ला अधिकारी



११. अन्य विवरणहरु :

११.१ कार्यालयको वेबसाईट <https://daookhaldhunga.moha.gov.np/>


११.२ सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिईएको विषय:

समय समयमा सूचना माग भएको विषयमा माग भएअनुसार सूचना तुरुन्त उपलब्धगराईएको छ ।

११.३ सूचना अधिकारीहरुको विवरण : यस जिल्लाका सबै सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरुको सम्पर्क नम्बर लगायतको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयको वेब

साईट: <https://daookhaldhunga.moha.gov.np/page/ja-l-l-sa-tha-ta-va-bha-na-na-saraka-ra-ka-ra-ya-lyahara-ma-ka-ra-yarata-sa-cana>बाट डाउनलोड गरी हेर्न सकिनेछ ।

*** समाप्त ***


2079/03/39
डा. नारायण पकाल
प्रमुख जिल्ला अधिकारी